



प्रदेश सरकार  
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय  
गण्डकी प्रदेश, पोखरा नेपाल

**विद्यालयमा अनलाईन अफलाईन सामग्री व्यवस्थापनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना**

प्रथम पटक सूचना प्रकाशन मिति: २०७८/११/२९

कोभिड-१९ लगायतका महामारीका समयमा पनि नियमित सिकाइको अवसर सृजना गरी विद्यार्थीहरूको सिकाइ क्षति न्यूनीकरणका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेका पाठ्यसामग्रीहरूको उच्चतम प्रयोग गर्नका लागि विद्यालयहरूलाई सक्षम बनाउन प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, २०७८ अन्तर्गत विद्यालयमा बैकल्पिक सिकाइका निम्ती राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा ६-१० सम्मको लागि अनलाईन र अफलाईनमा प्रयोग गर्न मिल्ने शैक्षिक सामग्री सहितको सफ्टवेयर व्यवस्थापन गर्न आवश्यक एवम् ईच्छुक सामुदायिक विद्यालयहरूले सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र सम्बन्धित सामाजिक विकास कार्यालयहरूमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

**पेश गर्नुपर्ने कागजातहरू:**

१. अनुसूची-२४ बमोजिमको प्रस्ताव पत्र
२. विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपी
३. कक्षा ६-१० सम्ममा अध्ययनरत विद्यार्थी सङ्ख्या सम्बन्धित स्थानीय तहबाट प्रमाणित गरेको पत्र

नोट: प्रस्ताव पत्रको ढाँचा र प्रस्ताव मूल्याङ्कनको मापदण्ड मन्त्रालयको वेबसाईट [www.mosd.gandaki.gov.np](http://www.mosd.gandaki.gov.np) बाट प्राप्त गर्न सकिनेछ ।

अनुसुची- २४

सामुदायिक विद्यालयमा अनलाईन अफलाईन सुविधा विस्तार कार्यका लागि विद्यालयहरूले प्रस्ताव पेश गर्ने ढाँचा

क) परिचय

१. विद्यालयको नाम:

२. ठेगाना :

ईमेल ठेगाना:

३. प्रधानाध्यापकको नाम:

सम्पर्क नम्बर:

ख) कार्यक्रम सम्बन्धी विस्तृत विवरण

१. जम्मा विद्यार्थी संख्या:

विद्यार्थी	कक्षा ६	कक्षा ७	कक्षा ८	कक्षा ९	कक्षा १०	जम्मा विद्यार्थी सङ्ख्या	औषत विद्यार्थी सङ्ख्या
छात्रा							
छात्र							
जम्मा							

२. बैकल्पिक सिकाइ प्रकृयाका लागि विद्यार्थीसँग उपलब्ध सामग्री सम्बन्धी विवरण

विद्यालयको अवस्था	बैकल्पिक सिकाइ प्रक्रियामा विद्यार्थीको संलग्नता					
विद्यालयमा सुचना सञ्चार प्रविधिको व्यवस्थापनको अवस्था (भएको/नभएको)	विद्यालयमा हाल उपलब्ध सुचना प्रविधिका सामग्री एवम् उपकरण उपलब्धताको विवरण	इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी संख्या	कम्प्युटर/एन्ड्रोइड मोवाइल भएको तर अनलाईन कनेक्टिभिटी नभएका विद्यार्थी संख्या	टेलिभिजनमा पहुँच भएका विद्यार्थी सङ्ख्या	रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थी सङ्ख्या	सबै किसिमको पहुँच भन्दा बाहिर रहेका विद्यार्थी सङ्ख्या

३. सुचना सञ्चार प्रविधि प्राविधिक जनशक्तिको उपलब्धताको विवरण:

४. अनलाईन अफलाईन सामग्री प्रयोग एवम् व्यवस्थापनको दिगोपनको योजना:

५. विद्यालयमा वैकल्पिक सिकाइका लागि हाल सञ्चालन भएका गतिविधिहरू (बुँदागत रूपमा उल्लेख गर्ने)

६. कोभिड-१९ को महामारी सुरु भए पश्चात वैकल्पिक सिकाइका लागि कुनै स्रोतबाट कार्यक्रम तथा बजेट प्राप्त भएको भए सो सम्बन्धी विवरण:

७. लाभान्वित हुने विद्यार्थी सङ्ख्या:                      लाभान्वित हुने शिक्षक सङ्ख्या:

८. कार्यक्रम सञ्चालन पश्चात् प्राप्त हुने उपलब्धी :

९. शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशले स्वीकृत गरेको स्पेशलिफिकेसन बमोजिम सामग्री व्यवस्थापन गर्न र प्रचलित कानूनको परिपालन गर्न प्रतिबद्ध छौं ।

### प्रस्ताव पेश गर्ने विद्यालयको तर्फबाट

प्र.अ.को थर:

हस्ताक्षर:

पद:

मिति:

विद्यालयको छाप:

अनुसुची-२५

सामुदायिक विद्यालयमा अनलाईन अफलाईन सुविधा विस्तारका लागि प्रस्ताव छनौट गर्ने मापदण्ड

क्रसं.	सूचक	पूर्णाङ्क	प्राप्ताङ्क	कैफियत
१	भौगोलिक क्षेत्र	१०		गाउँपालिका भए १० अङ्क, नगरपालिका भए ६ अङ्क
२	विद्यार्थी सङ्ख्या	१०		कक्षा ६-१० सम्ममा प्रतिकक्षा औषत २० जना सम्म भएमा १० र सो भन्दा कम विद्यार्थी भएकोमा ५ अंक
३	वैकल्पिक सिकाइका लागि विद्यार्थीको सहभागिता	१०		ईन्टरनेट तथा सुचना प्रविधिका साधनमा पहुँच र अनलाईन कनेक्टिभिटी नभएका विद्यार्थी सङ्ख्या प्रतिकक्षा औषत १५ जना भन्दा बढी भएकामा १० र सो भन्दा कम भएकोमा ५ अंक
४	अनलाईन अफलाईन सामग्री प्रयोगको दीगोपनको योजना	५		विद्यालयले पेश गरेको योजनाको आधारमा अंक प्रदान गर्ने
५	सहलागनीको व्यवस्था	५		सम्बन्धित स्थानीय तह तथा विद्यालयको लगानीको प्रतिबद्धता पेश भएकोमा ५ अंक, कार्यक्रम कार्यान्वयनको सिफारिस भएकोमा २ अंक
६	वैकल्पिक सिकाइका लागि प्राप्त अनुदान	५		कोभिड-१९ को महामारी पश्चात कुनै संस्था वा निकायबाट अनुदान प्राप्त नगरेको भए ५ र प्राप्त गरेको भए ३ अंक
७	समग्र प्रस्ताव मुल्याङ्कन	५		
जम्मा		५०		

पुनश्च: कम्तीमा २० अंक प्राप्त गर्ने विद्यालयलाई समितिले अनुदान प्राप्तीका लागि मन्त्रालय समक्ष  
सिफारिस गर्न सक्नेछ ।



प्रदेश सरकार

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय



प.सं. २०७८/०७९


च.नं.: १००५

मिति : २०७८/१२/०७

विषय : सहजीकरण सम्बन्धमा ।

श्री शिक्षा विकास तथा समन्वय इकाइ, ११ वटै  
श्री सामाजिक विकास कार्यालय, ११ वटै  
श्री स्थानीय तह, ८५ वटै  
गण्डकी प्रदेश ।

प्रस्तुत विषयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि अनलाइन-अफलाइनमा प्रयोग गर्न मिल्ने शैक्षिक सामग्री सहितको सफ्टवेयर व्यवस्थापन गर्न आवश्यक एवं इच्छुक सामुदायिक विद्यालयहरूलाई सूचना प्रस्ताव पेश गर्ने सूचना (मिति २०७८ फागुन २९ गतेको नेपाल समाचार पत्रमा प्रकाशित) यसैसाथ संलग्न छ । सोही सूचना बमोजिम विद्यालयहरूलाई यही चैत्र १९ गते भित्र प्रस्ताव पेश गर्नका लागि आवश्यक सहजीकरण गरिदिनु हुन अनुरोध छ ।



(भोजराज न्यौपाने)

उपसचिव  
उप सचिव